

### ३. श्री ताना सम्म

(सवत् २०२७ साल आश्विन १७ गतेका दिन आयोजित समारोहमा 'बेलाइतिर बरालिदा' भने यन्थको लागि प्रदान गरिएको संवत् २०२६ सालको 'मदन पुरस्कार' त्यसका रचयिता श्री ताना समाले ग्रहण गरेपछि व्यक्त गर्नुभएको उद्गार। यो उद्गार नेपाली चैमासिक ४४ बाट उद्धृत गरिएको हो।)

सम्माननीया रानीसाहेब तथा साहित्यिक बन्धुहरू,  
धन्य छ नेपाल जसले सम्माननीया रानी श्री जगदम्बाकुमारी देवीको विशाल हृदय  
पाएको छ, धन्य छ नेपाली साहित्य, जसले मदन पुरस्कार गुटीको निस्वार्थ सेवा पाएको  
छ, र धन्य छन् नेपाली लेखकहरू, जसले मदन पुरस्कारको लोभलाईदो लक्ष्य पाएका  
छन्। सौभाग्ययासानी ठान्चु म आफूलाई, जसले आफ्नो साहित्यिक परिश्रमको सर्वोच्च  
राष्ट्रिय सम्मान पाएको छु आज र मदन पुरस्कारबाट विभूषित लेखकहरूको  
पातीमा आफूलाई सर्व उभ्याउन पाएको छु आज। पाउन्ड र डलरहरू रित्याएर  
रित्ते गोजी फर्केको ट्रान्जिस्टर र क्यामेरा नकिनेर बेलाइतिर बरालिएरै फर्केको अनि  
बाहु घोरा तेह नातिका कोसेलीको निस्तो भारी बोकेर फर्केको थिए म र टाट उल्टेर  
फर्केको थिए म तर आफूलाई आविष्कार गर्न पाएको छु मैले आज, साहित्यिक  
सम्पन्नतातातर्को प्रेरणा पाएको छु मैले आज म टाट उल्टेर त कहाँ फर्केको रहेछु र  
भन्ने जान पाएको छु मैले आज र मदन पुरस्कारको पो बोकेर फर्केर रहेछु भन्ने चेतना  
पाएको छु मैले आज।

पैसाको हेराइने हिजो मदन पुरस्कारले लेखकको घर थेग्ने नक्टसम्मको सङ्गा  
पाएको थियो र यो भालू बाँसको बलियो थाम हुन पाएको छु आज, तर छातीमा हात  
राखेर भन्चु म, हेराइने त यो प्रोत्साहनको सुन्दर घरै भएको छु आज, स्तीकृति र  
सम्मानको सुनौलो सोपान नै भएको छु आज।

नेपाली भ्रमण साहित्यले 'मदन पुरस्कार' सर्वप्रथम पाएको यो दिन, अडाई  
गुना बढेको पुरस्कारको रकम सर्वप्रथम प्रदान भएको यो दिन अनि नेपाली  
आलोचनाको भेत्रमा विवादको भुइँचालो त्याउने व्यक्तित्वलाई उसकै ह्याकुलोलाई  
प्रभापतरहित स्नेहको भुइँचालोले हल्ताएको यो दिन हात्तो राष्ट्रिय साहित्यिक

सम्मानको आदर्श र त्यसका लागि जीवन उत्सर्ग गर्ने व्यक्तिहरूको गर्वको उदाहरण बनेको छ ।

विदेशको भ्रमणमा भूलभूली उम्मेको भावनाहस्ताई स्वच्छन्द लिपिवद गर्दा समेत मधित्र नेपालको मानचित्र लमतन्न पलिटरहेको हुन्थ्यो र म वेल्सका डॉडाहरूमा ढकमबक फुलेको गुराँसहरूमा पनि नेपालै देख्यै, स्कटल्यान्डका हिममय चुचुराहरूमा पनि हिमालै देख्यै र डब्लिनका राष्ट्रिय चाडमा पनि ट्रिडखेलैका आफ्ना बन्धुहरू ताम लागेर हिंडेको देख्यै, तिनका बन्दुकहरू र तोपहरू नेपाली धजापताका हुन्थ्ये, तिनका वरिपरिका बाजाहरू सनाई र कनाल हुन्थ्ये अनि जब तिनका राष्ट्रिय गीतहरू ओकोनेल सडकको आकाश थक्कर्तुथे म नेपालको राष्ट्रिय गीत सुनेका चेतमा आखारी आसु पारेर पूर्वतर्फ हुन्थ्ये । यहाहरूले गएर स्ट्राटफोर्ड अपन-एभनका विलियम शेक्सपियरलाई सोधे हुन्छ, मैले त्यहाँ भानुभक्त र मोतीरामलाई पाएको छु, देवकोटा र लेखनाथलाई पाएको छु । प्यारिसको आइफल धरहरामा चढेर भीमसेन थापालाई पाएको छु । जीनिभामा घुस्तै थिए म, तर महाराजगञ्जको सडकमा मेरा खुडा थिए । जीनिभा दहमा हैँदै थिए म, तर मेरा आखाले त्यहाँ काठमाडौंको उज्जाले आकाश प्रतिविम्बित भएको देख्यै । यहाँ आएर पो थाहा पाएँ मैले त म आफूभित्र सिङ्गो नेपाल बोकेर गएको रहेछु, हिमालको छाती बोकेर गएको रहेछु, अनि त्यसैले फर्कदा मदन पुरस्कारको राष्ट्रिय सम्मानले मलाई सिंगारेको रहेछ ।

भ्रमणलाई साहित्यिकता दिएबापत पाएको अमूल्य धन राशिलाई मैले भ्रमणमै खर्च गर्ने ह्याउ कसेको छु तर यो जुन सम्मान मैले पाएँ त्यसलाईचाहाँ म कहिल्यै छाड्न चाहन्न र सर्तिन्न पनि । यो यस्तो पगरी हो, जसले मान्द्येलाई जीवनभरि कर्तव्यतिर प्रेरित गरिरहन्छ र मृत्युपछि पनि बारम्बार सम्झाइरहन्छ ।

धन्य छ नेपाल, जहाँ सम्माननीया रानी जगदम्बाकुमारी देवीको अद्वितीय दानप्रियताले साहित्यकारहरू आत्मविम्बृत हुन पाएका छन् ।

॥ ४ ॥